



लुम्बिनी विकास बैंक लि.
Lumbini Bikas Bank Ltd.

मुदती/आवधिक निक्षेप खाता खोलनका निमित्त दरखास्त फारम
FIXED/TERM DEPOSIT APPLICATION FORM

To
Lumbini Bikas Bank Ltd.
लुम्बिनी विकास बैंक लि.

Date:
मिति year वर्ष month महिना day दिन

Branch
शाखा

By debiting my/our account
मेरो/हाम्रो खातामा खर्च लेखी
खाता नं.:
Account No.:

खातामा उल्लेखित नाम:
Account Name:

Please place on Fixed/Term Deposit with you the sum of Rs.

कृपया मुदती निक्षेप खाता खोली दिनु हुन

In words Rupees

अक्षरेपी

अवधिका लागि मुदती/आवधिक खाता खोली दिनुमई निक्षेप प्रमाण-पत्र दिनुहोला ।

for the period of and issue DEPOSIT CERTIFICATE accordingly.

उपरोक्त बमोजिम निक्षेपमा प्राप्त हुने ब्याज जम्मा हुने
You are requested to credit interest on Deposit in

खाता नं.:
Account No:
Nominee for Principal

खातामा उल्लेखित नाम:
Account Name:

र अवधि समाप्त भए पश्चात उक्त निक्षेपको सौवा रकम जम्मा हुने
and on maturity credit the principal amount in

खाता नं.:
Account No:
Nominee for Principal

खातामा उल्लेखित नाम:
Account Name:

विशेष निर्देशन:

Special Instruction (if any):

नाबालकको हकमा संरक्षकको नाम:

ईच्छाइएको ब्यक्तिको नाम:

नाबालकसँगको सम्बन्ध:

ईच्छाइएको व्यक्तिसँगको सम्बन्ध

ठेगाना:

ठेगाना:

परिचय पत्रको प्रकार :

परिचय पत्र नं.:

Signature of Account holders
(खातावालाको दस्तखत)

FOR OFFICE USE ONLY

Client Code No.:

FDR Main Code:

FDR No.:

Amount Rs.

Date of Issue:

Tenure:

Interest Rate:

Interest Frequency:

Tax Rate:

Remarks (if any):

Maturity Date:

Prepared by

Entered by

Approved by



खाता संचालन सम्बन्धी सामान्य नियमहरू

- मुद्दती निक्षेप खाताको न्यूनतम मौज्दात रु.१०,०००/- अथवा बैंकको नियम अनुसार हुनेछ ।
- मुद्दती निक्षेप खाता खोल्ने समयमा मुद्दती निक्षेप रसिद प्रदान गरिनेछ ।
- मुद्दती निक्षेप रसिद अन्य व्यक्ति वा संस्थाको नाममा हस्तान्तरण हुने छैन ।
- मुद्दती निक्षेपको समयावधि सकिए पछि स्वतः ईच्छाईएको खातामा जम्मा हुनेछ ।
- यदि अग्रिम भुक्तानी गर्नु परेमा, निवेदकले लिखित निवेदन दिनु पर्नेछ । बैंकले नियमानुसार लागू शुल्कहरू कट्टा गरी उक्त मुद्दती निक्षेपको अग्रिम भुक्तानी गर्नेछ ।
- मुद्दती निक्षेपमा ब्याज दरको गणना बैंकको नियमानुसार हुनेछ । उक्त ब्याजमा आयकर ऐन बमोजिम कर कट्टा गरी निक्षेपकर्ताले ईच्छाईएको खातामा जम्मा गरिने छ ।
- यदि मुद्दती निक्षेप रसिद हराए अथवा नष्ट भएमा, बैंकले लागू शुल्क लिई निवेदकको माग बमोजिम प्रतिलिपि रसिद प्रदान गर्नेछ ।
- मुद्दती निक्षेप रकमको ९०% सम्म ऋण प्रदान गर्न सकिनेछ । उक्त ऋणको ब्याजदर मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा बैंकको नियमानुसार अधिकतम ३% सम्म थप गरी कर्जा प्रदान गरिनेछ । रकम तथा ब्याज दर बैंकको नियमानुसार परिवर्तन हुन सक्नेछ ।
- यो मुद्दती निक्षेपको रकम वैधानिक स्रोतबाट आर्जित गरिएको हुनुपर्नेछ । यस खाताको सम्पूर्ण कारोबार रकम ने.रा.बैंक. को निर्देशन, सम्पत्ति शुद्धिकरण ऐन तथा यस बैंकको ग्राहक पहिचान पद्धति र अन्य प्रचलित कानून तथा नियम बमोजिम हुनेछ ।

I/We have read all terms and conditions for conduct of account and fully agree to abide by the prevalent rules and regulations and comply with same in force time to time regarding operation of the account by the bank.

मैले/हामीले उल्लेखित खाता संचालन सम्बन्धी शर्तहरू पढे/पढ्यौं । खाता संचालन सम्बन्धी विद्यमान तथा समय-समयमा लागू हुने नियम तथा शर्तहरू पालना गर्न मञ्जुर छु/छौं ।

Signature of Account holders
(खातावालाको दस्तखत)

Date:

--	--	--	--	--	--

--	--	--	--	--	--

मिति year वर्ष month महिना day दिन